



S.S. ACADEMY

Near Old Buspark, Adwait Marga, Kathmandu (पुरानो बसपार्क बन्दै गरेको भ्यू टावर हुँदै शहिद शुक्र स्कुलको अगाडि)

Contact No.: 9851123157, 9841353362, [f ss.academy](https://www.facebook.com/ss.academy)

इमेल: ssacademy49@gmail.com, वेबसाईट: www.ssstudycenter1.com

1. सरकारी आय व्ययको हिसाब जाँच गर्न गराउन कुमारी चोक नामक अड्डाको स्थापना कसले गरेका हुन ?
 - a. पृथ्वि नारायण शाह
 - b. पृथ्वि विरविक्रम शाह
 - c. भूपतिन्द्र मल्ल
 - d. रत्न मल्ल
2. कुमारी चोक अड्डा को स्थापना कहिले भएको हो ?
 - a. वि.स १८२६ बैसाख ६
 - b. वि.स १८२६ असोज ६
 - c. वि.स १८२८ असोज ६
 - d. वि.स १८२८ बैसाख ६
3. केन्द्रिय तहसिलको कार्यालयको स्थापना कहिले भएको हो ?
 - a. वि.स २०३२ मंसिर १६
 - b. वि.स २०३२ मंसिर १५
 - c. वि.स २०३२ मंसिर १९
 - d. वि.स २०३२ मंसिर २१
4. नेपालमा महालेखापरीक्षक कार्यालयको स्थापना कहिले भएको हो ?
 - a. २०१६ साल वैशाख १५ गते
 - b. २०१६ साल श्रावण १५ गते
 - c. २०१६ साल असार १५ गते
 - d. २०१६ साल माघ १५ गते
5. नेपालको कुन संविधानले पहिलो पटक मुख्य लेखा परीक्षक को व्यवस्था गरेको थियो ?
 - a. वि.स २००४ सालको संविधान
 - b. वि.स २००७ सालको संविधान
 - c. वि.स २०१५ सालको संविधान
 - d. वि.स २०४७ सालको संविधान
6. नेपालमा एक नियन्त्रक तथा महालेखापरीक्षक रहने भन्ने व्यवस्था कुन संविधानले पहिलो पटक व्यवस्था गरेको थियो?
 - a. वि.स २०१९ सालको संविधान
 - b. वि.स २०१५ सालको संविधान
 - c. वि.स २००७ सालको संविधान
 - d. नेपालको संविधान
7. महालेखापरीक्षकको विभाग नाम बाट महालेखा परीक्षकको कार्यालयको नाम कहिले परिवर्तन गरियो ?
 - a. वि.स २०६३ साल
 - b. वि.स २०६४ साल
 - c. वि.स २०७० साल
 - d. वि.स २०७५ साल
8. महालेखा परीक्षक कार्यालयलाई सबै कार्यालय तथा संगठित संस्थाको लेखापरीक्षण गर्न दिने अधिकार कुन संविधानले व्यवस्था गरेको थियो ?
 - a. वि.स २०१९ सालको संविधान
 - b. वि.स २०१५ सालको संविधान
 - c. वि.स २००७ सालको संविधान
 - d. नेपालको संविधान



S.S. ACADEMY

Near Old Buspark, Adwait Marga, Kathmandu (पुरानो बसपार्क बन्दै गरेको थ्यू टावर हुँदै शहिद शुक्र स्कुलको अगाडि)

Contact No.: 9851123157, 9841353362, [f ss.academy](https://www.facebook.com/ss.academy)

इमेल: ssacademy49@gmail.com, वेबसाईट: www.ssstudycenter1.com

9. संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति द्वारा महालेखा परीक्षकको नियुक्ति हुने प्रावधान सर्व प्रथम कुन संविधानमा व्यवस्था गरेको थियो ?
- वि.स २०१५ सालको संविधान
 - वि.स २००७ सालको संविधान
 - नेपालको संविधान
 - नेपाल अन्तरिम संविधान २०६३
10. नेपालको संविधानमा महालेखापरीक्षक सम्बन्धमा कति धारामा व्यवस्था गरेको छ ?
- भाग २२ धारा २४१ र २४२
 - भाग २४ धारा २४० र २४१
 - भाग २० धारा २४१ र २४२
 - भाग २२ धारा २४० र २४१
11. महालेखा परीक्षकले प्रदेशको लेखापरीक्षणको प्रतिवेदन तयार गरी को समक्ष बुझाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ?
- प्रदेश प्रमुख समक्ष
 - मुख्य मन्त्री समक्ष
 - राष्ट्रपति समक्ष
 - प्रधानमन्त्री समक्ष
12. गोश्वारा अभिलेख तलका मध्ये के हो ?
- कारोबारको अन्तिम अभिलेख
 - कारोबारको सुरु अभिलेख
 - कारोबारको बीचको कार्य
 - माधिका कुनै पनि होइन
13. लेखा अभिलेखलाई मुद्रा वा मुद्राको हस्तान्तरणसम्बन्धी व्यावसायिक कारोबारहरूलाई लेखाका बहिहरूमा शुद्ध रूपमा अभिलेखा गर्ने कला हो भनी देहायका मध्ये कसले परिभाषित गरेका छन् ?
- आ.एन एन्थोनि
 - लुका पेसि ओलि
 - ए भि डायसी
 - लियो टोल्सटोए
14. निम्न मध्ये कुन चाहिँ कारोबार मौद्रिक कारोबार अन्तर्गत पर्दैन ?
- मालसामानको खरिद बिक्री
 - बैंकमा रकम जम्मा
 - व्यवसाय प्रतिको चिन्ता
 - कर्मचारी को तलब भत्ता भुक्तानी
15. मध्ये कुन कथन गलत छ ?
- लेखापालनको मुख्य कार्य कारोबारको अभिलेख राख्नु हो ।
 - लेखाविधिको मुख्य कार्य आर्थिक कारोबारहरू को विश्लेषण व्याख्या र सूचना सम्प्रेषण गर्नु हो ।
 - लेखापालनको कार्य समाप्त नभएसम्म लेखाविधिको कार्य प्रारम्भ हुँदैन ।
 - लेखापालनको मुख्य उद्देश्य सही आर्थिक अवस्थाको चित्रण गर्नु हो ।
16. लेखा अभिलेखन भनेको तलका मध्ये कुन चाहिँ हो ?
- आर्थिक कारोबारको सङ्कलन कार्य
 - आर्थिक कारोबारहरूको लेखा राख्ने कार्य
 - आर्थिक कारोबारहरूको वर्गीकरण गर्ने कार्य
 - माधिका सबै
17. लेखापालनको उद्देश्य हो ?



S.S. ACADEMY

Near Old Buspark, Adwait Marga, Kathmandu (पुरानो बसपार्क बन्दै गरेको भ्यू टावर हुँदै शहिद शुक्र स्कुलको अगाडि)

Contact No.: 9851123157, 9841353362, [f ss.academy](https://www.facebook.com/ss.academy)

इमेल: ssacademy49@gmail.com, वेबसाईट: www.ssstudycenter1.com

- a. कारोबारहरूको क्रमबद्ध अभिलेख राख्नु
 - b. कारोबारको वर्गीकरण गर्नु
 - c. वित्तीय विवरण तयार पार्नु
 - d. **A र B दुवै हो ।**
18. लेखा अभिलेखनले निम्न मध्ये कुन चाहिँ कार्य गर्दैन ?
- a. कारोबारको सङ्कलन
 - b. कारोबारको अभिलेखन
 - c. **कारोबारको विश्लेषण र व्याख्या**
 - d. कारोबारको वर्गीकरण
19. लेखापालनअन्तर्गत कस्ता कारोबारहरूको मात्र अभिलेख राखिन्छ ?
- a. व्यक्तिगत कारोबार
 - b. **आर्थिक कारोबार**
 - c. गैर आर्थिक कारोबार
 - d. B र C दुवै
20. निम्नमध्ये कुन भनाइ गलत हो ?
- a. लेखा विधिले भविष्यमा हुने नाफाको जानकारी दिन्छ ।
 - b. **लेखाविधिमाफत अभिलेख राख्दा गल्ती कम हुने गर्दछ ।**
 - c. लेखाविधिले आर्थिक अवस्थाको जानकारी प्रदान गर्दछ ।
 - d. लेखाविधि अन्तर्गत प्रत्येक आर्थिक कारोबारहरूको अभिलेख राख्ने कार्य गरिन्छ ।
21. आधुनिक र वैज्ञानिक लेखाप्रणालीको सुरुवात कुन शताब्दीमा भयो ?
- a. ५औं
 - b. ४औं
 - c. १६औं
 - d. **२०औं**
22. संस्थामा लेखा राख्दा संस्थासँग सम्बन्धित कारोबारहरूको मात्र हिसाब राख्नु पर्दछ भन्ने कुन धारणा हो ?
- a. मौद्रिक मापनको धारणा
 - b. लेखाविधिको पहिचान
 - c. **व्यावसायिक अस्तित्वको धारणा**
 - d. निरन्तरताको धारणा
23. लेखा अवधि सामान्यतया कति महिनाको हुन्छ ?
- a. ६
 - b. **१२**
 - c. १८
 - d. २४
24. व्यवसायमा आम्दानी र खर्च बीच तुलना गरी नाफा नोक्सान / वचत घाटा निर्धारण गर्नु पर्दछ भन्ने कुन अवधारणा हो ?
- a. लागत अवधारणा
 - b. प्राप्तिको अवधारणा
 - c. **मिलानको अवधारणा**
 - d. लेखा अवधिको अवधारणा
25. व्यवसायमा कुल आम्दानी भन्दा कुल खर्च बढी भएको अवस्थालाई निम्न मध्ये केको अवस्था भनिन्छ ?
- a. सम्पति
 - b. दायित्व
 - c. **नोक्सान**



S.S. ACADEMY

Near Old Buspark, Adwait Marga, Kathmandu (पुरानो बसपार्क बन्दै गरेको भ्यू टावर हुँदै शहिद शुक्र स्कुलको अगाडि)

Contact No.: 9851123157, 9841353362,  ss.academy

इमेल: ssacademy49@gmail.com, वेबसाईट: www.ssstudycenter1.com

- d. माथिका कुनै पनि होइन
26. व्यवसायले लेखा अवधिको अवधारणालाई किन पालना गर्नु पर्दछ ?
- a. यथार्थ नतिजा प्राप्त गर्न
- b. सबै कारोबारको लेखा राख्न
- c. सम्पतिको मूल्य थाहा पाउन
- d. दोहोरो प्रभाव देखाउन
27. प्रत्येक कारोबारको दुई पक्षीय प्रभाव देखाई लेखा राख्नु पर्दछ भन्ने मान्यतामा आधारित धारणा लाई तलका मध्ये के भनिन्छ ?
- a. लागतको अवधारणा
- b. दोहोरो लेखा प्रणालीको अवधारणा
- c. निरन्तरताको अवधारणा
- d. भिडान को अवधारणा
28. दोहोरो लेखा प्रणालीका जन्मदाता को हुन ?
- a. लुका पेसि ओलि
- b. ए भि डायसी
- c. ए.भि डायसी
- d. फोटो टाकिपाउलस
29. दोहोरो लेखा प्रणालीले कारोबारलाई कुन कुन पक्षमा समावेश गर्दछ ?
- a. डेबिट र क्रेडिट
- b. पुँजी र दायित्व
- c. आम्दानी र खर्च
- d. सम्पत्ति र दायित्व
30. दोहोरो लेखा प्रणालीको अवधारणा पहिलो पटक कहिले वाट शुरु भयो ?
- a. सन् १४९४
- b. सन् १४९८
- c. सन् १५४३
- d. सन् १९९४
31. निम्न मध्ये कुन चाहिँ लेखापालनको धारणा होइन ?
- a. मौद्रिक मापनको धारणा
- b. हिसाब मिलानको धारणा
- c. नगद प्राप्तिको धारणा
- d. लेखा अवधिको धारणा
32. व्यावसायिक अस्तित्वको अवधारणाले निम्न मध्ये कुन दुई पक्षको अलग अस्तित्वलाई स्वीकार गर्दछ ?
- a. व्यवसायको मालिक र व्यावसायिक संस्था
- b. कर्मचारी र व्यवसायिक संस्था
- c. व्यवसायिक संस्था र साहु
- d. आसामि र साहुहरु
33. हिसाब मिलानको अवधारणाले निम्न मध्ये कुन कुरालाई जोड दिन्छ ?
- a. सम्पत्ति र दायित्व
- b. नाफा र नोक्सान
- c. प्राप्ति र भुक्तानी
- d. खरिद विक्रि



S.S. ACADEMY

Near Old Buspark, Adwait Marga, Kathmandu (पुरानो बसपार्क बन्दै गरेको भ्यू टावर हुँदै शहिद शुक्र स्कुलको अगाडि)

Contact No.: 9851123157, 9841353362, [f ss.academy](https://www.facebook.com/ss.academy)

इमेल: ssacademy49@gmail.com, वेबसाईट: www.ssstudycenter1.com

34. उधारोमा मालसामान बिक्री गरी सृजना हुने लेखाको अवस्थालाई तलका मध्ये के भनिन्छ ?

a. आसामि

b. साहु

c. केता

d. बिक्रेता

35. जोडा मिलाउनुहोस्

a. लागतको अवधारणा A. अवास्तविक खाता

b. भाडा भुक्तानी B. लेखाको मान्यता

c. फर्निचर C. व्यक्तिगत खाता

d. हिमाल एण्ड कम्पनि D. सम्पत्ती

1. aB, bA, cD, dC, 2. aC, bA, cD, dB 3. aC, bA, cD, dB, 4. aB, bA, cC, dD,

36. वित्तीय तथ्याङ्कहरूको सङ्कलन, वर्गीकरण, सङ्क्षेपिकरण, विश्लेषण र सम्प्रेषण निम्न मध्ये कुन विधि अन्तर्गत पर्दछ ?

a. अर्थशास्त्र

b. वित्तशास्त्र

c. समाजशास्त्र

d. लेखा शास्त्र

37. कुनै अवधिको अम्दानी वा खर्चलाई सोही अवधिमा अभिलेख राख्नुपर्दछ भन्ने अवधारणा कुन हो ?

a. लागत अवधारणा

b. प्राप्तिको अवधारणा

c. निरन्तरताको अवधारणा

d. लेखा अवधिको अवधारणा

38. व्यवसायलाई यसका मालिक भन्दा पृथक एकाइको रूपमा लिने अवधारणा निम्न मध्ये कुन हो ?

a. हिसाबको मिलानको अवधारणा

b. व्यावसायिक अस्तित्वको अवधारणा

c. लागतको अवधारणा

d. निरन्तरताको अवधारणा

39. तलका मध्ये कुन चाहिँ लेखापालनको अवधारणा अन्तर्गत पर्दैन ?

a. निरन्तरताको अवधारणा

b. हिसाब मिलानको अवधारणा

c. सामञ्जस्यताको अवधारणा

d. दोहोरो लेखाको अवधारणा

40. लेखाविधिमा मौद्रिक मूल्यमा व्यक्त गर्न सकिने कारोबारहरूको मात्र अभिलेख राखिन्छ भन्ने मान्यता कुन अवधारणा अन्तर्गत पर्दछ ?

a. व्यावसायिक अस्तित्वको अवधारणा

b. मौद्रिक मापनको अवधारणा

c. हिसाब मिलानको अवधारणा

d. लागतको अवधारणा

41. व्यवसायमा सम्पत्ति प्राप्त गर्दा जुन मूल्यमा प्राप्त भएको छ, सोही मूल्यमा नै सम्पत्तिको अभिलेखराख्नु पर्दछ भन्ने मान्यता कुन अवधारणा अन्तर्गत पर्दछ ?

a. मिलानको अवधारणा

b. लागतको अवधारणा

c. लेखावधिको अवधारणा

d. मौद्रिक मापनको अवधारणा

42. लेखाविधिका आधारभूत मान्यताहरूमा निम्नमध्ये कुन चाहिँ गलत छ ?



S.S. ACADEMY

Near Old Buspark, Adwait Marga, Kathmandu (पुरानो बसपार्क बन्दै गरेको भ्यू टावर हुँदै शहिद शुक्र स्कुलको अगाडि)

Contact No.: 9851123157, 9841353362, [f ss.academy](https://www.facebook.com/ss.academy)

इमेल: ssacademy49@gmail.com, वेबसाईट: www.ssstudycenter1.com

- a. व्यवसाय निरन्तर रूपले चलिरहने एकाई हो।
- b. व्यवसायमा मौद्रिक कारोवारहरूको मात्र अभिलेख राख्नुपर्दछ।
- c. व्यवसायलाई यसको मालिक भन्दा भिन्न मान्नु पर्दछ।
- d. व्यवसायले प्राप्त गरेको सम्पत्तिलाई लागत मूल्य र बजारमूल्य मध्ये जुन कम छ त्यसैमा लेखा राख्नुपर्दछ।
43. नेपालमा व्यवस्थित प्रकारको जिन्सी श्रेस्ता प्रणाली कहिले देखी प्रचलनमा आएको हो ?
- a. २०२० माघ १
- b. २०२४ माघ १
- c. २०२८ असोज १
- d. २०३० माघ १
44. बासलात तयार पार्नुको निम्न मध्ये कुन चाहिँ मुख्य उद्देश्य हो ?
- a. नाफा नोक्सान थाहा पाउनु
- b. अङ्क गणितिय शुद्धता कायम गर्नु
- c. उत्पादन लागत निर्धारण गर्नु
- d. आर्थिक अवस्था बारे थाहा पाउनु
45. सरकारी श्रेस्ताप्रति उत्तरदायि हुन्छ ?
- a. सरकार
- b. जनता
- c. करदाता
- d. व्यापारी
46. नगदमा आधारित लेखा प्रणालीको तलका मध्ये कुन चाहिँ कमजोरी हो वा हुन ?
- a. पेशिक लाई खर्च जनाउनु
- b. मूल्यहास लाई नसमेट्नु
- c. डेबिट र क्रेडिटका नियम पालना नगर्नु
- d. ARB दुवै
47. आर्थिक क्षेत्रमा तलका मध्ये कुन चाहिँ कानूनहरु लागू हुन्छन् ?
- a. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६
- b. सार्वजनिक खरिद ऐन २०६३
- c. भ्रमण खर्च ऐन २०६४
- d. माधिका सवै
48.पालामा विशेष गरि कर्मचारीलाई नगद ऋण प्रदान गर्ने उद्देश्यले स्थापित साविकको तेजारथ अड्डाबाट आ.ब. २०२८/२९ पछि तेजारथ अड्डाबाट कर्मचारीलाई ऋण प्रदान गर्न छोडिएको थियो ?
- a. रणोद्विप सिंह
- b. तेज नर सिंह मल्ल
- c. रत्न मल्ल
- d. पृथ्वि नारायण शाह
49. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ कहिले जारी भएको हो ?
- a. २०७७ माघ १०
- b. २०७८ माघ १९
- c. २०७७ माघ १९
- d. २०७८ माघ १०
50. सरकारी बाँकी अन्तर्गत किसिमका सरकारी बाँकी रकमहरूको लगत राख्ने र असुल उपर गर्ने कार्य कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले गर्दै आएको छ ?
- a. ४



S.S. ACADEMY

Near Old Buspark, Adwait Marga, Kathmandu (पुरानो बसपार्क बन्दै गरेको भ्यू टावर हुँदै शहिद शुक्र स्कुलको अगाडि)

Contact No.: 9851123157, 9841353362,  ss.academy

इमेल: ssacademy49@gmail.com, वेबसाईट: www.ssstudycenter1.com

b. ५

c. ६

d. ९

Student Name :

Time : 30 Min

1.		9.		17.		25.		33.		34.	
2.		10.		18.		26.		35.		36.	
3.		11.		19.		27.		37.		38.	
4.		12.		20.		28.		39.		40.	
5.		13.		21.		29.		41.		42.	
6.		14.		22.		30.		43.		44.	
7.		15.		23.		31.		45.		46.	
8.		16.		24.		32.		47.		48.	
9.		17.		25.		33.		49.		50.	

NOTE:

USER